



कामना सेवा विकास बैंक लि.
Kamana Sewa Bikas Bank Ltd.

(नेपाल राष्ट्र बैंकबाट "ख" वर्गको इजाजतपत्रप्राप्त राष्ट्रियस्तरको विकास बैंक)

एकल/संयुक्त खाता खोल्ने फारम
INDIVIDUAL/JOINT ACCOUNT OPENING FORM

Please put
your photo
here

Please put
your photo
here

मिति
Date:

शाखा / Branch _____

Screening ID: _____ ग्राहक कोड नं. Client Code: योजना Scheme: _____

खाता नं. Account No.

खाताको किसिम Types of Account: चल्ती Current कल Call बचत Saving अन्य Others _____

खाताको सञ्चालन Account Operation: एकल Single संयुक्त Joint अन्य Others _____ मुद्रा Currency: नै.रु NPR अन्य(वैदेशिक) Others (FCY) _____

के तपाईंको कामना सेवा विकास बैंक लिमिटेडमा खाता छ ? / Do you have an account with KSBBL?

छ Yes छैन No छ भने, खाता नं. If yes, Account No.

१. खातावालाको नाम / Name of Account Holder's :

a. नाम (नेपालीमा) _____

Name in English (BLOCK LETTER)

२. प्रथम आवेदकको परिचय विवरण / First Applicant's Identification Detail * (Separate KYC to be filled for the joint applicants)

a. नाम (नेपालीमा) _____

Name in English (BLOCK LETTER)

b. लिंग Gender: पुरुष Male महिला Female अन्य Others _____ c. वैवाहिक अवस्था Marital Status: विवाहित Married अविवाहित Unmarried अन्य Others _____

d. शैक्षिक योग्यता Education Qualification: निरक्षर Illiterate एस.एल.सी/ एस.इ.इ SLC / SEE प्रमाण पत्र Intermediate स्नातक Graduate स्नातकोत्तर Post-Graduate अन्य Others _____

e. जन्म मिति Date of Birth (B.S): पेशा Occupation राष्ट्रियता Nationality

f. परिचय पत्रको प्रकार Type(s) of ID Card नागरिकता Citizenship राहदानी Passport जन्म दर्ता Birth Cert. अन्य Others _____

परिचय पत्र नं. ID Card No. जारी गर्ने निकाय Issuing Authority स्थायी लेखा नं. PAN No.

जारी मिति Issue Date (B.S) समाप्ति मिति Expiry Date (B.S)

g. आवेदक विदेशी नागरिक भएमा / If Applicant is a Foreign National:

भिसा जारी मिति VISA Issue Date (A.D) भिसा समाप्ति मिति VISA Expiry Date (A.D)

जारी गर्ने निकाय Issuing Authority

h. खातावाला नाबालक भएमा / If Account Holder(s) is / are Minor: वालिग हुने मिति Date of Attaining Maturity

अभिभावकको विवरण / Detail of Guardian:

क्र.स. S.N.	अभिभावकको नाम Name of Guardian:	नाबालकसंगको नाता Relationship with the Minor	पेशा Occupation	नागरिकता नम्बर ID Card Number	जारी मिति र स्थान Date & Place of Issue

नोट: बुवा वा आमा बाहेकका संरक्षकको हकमा अभिभावक/माथवर व्यक्तिको अभिभावकत्वको प्रमाणपत्र आवश्यक हुनेछ।

Note: Proof of Guardianship is required incase guardian is other than parent.

Signature: _____

i. पारिवारिक विवरण / Details of Family Members

क्र. स. S.No.	नाता Relationship	पुरा नाम थर Full Name	कैफियत Remarks
१.	पति / पत्नी (Spouse)		
२.	बुवा (Father)		
३.	आमा (Mother)		
४.	हजुरबुवा (Grand Father)		
५.	हजुरआमा (Grand Mother)		
६.	छोरा (Son)		
७.	छोरी (Daughter)		
८.	बुहारी (Daughter In law)		
९.	ससुरा (Father In law)*		
१०.	सासु (Mother In law)*		

*विवाहित महिलाको हकमा / In case of married woman

३. ठेगाना विवरण / Address Detail

विवरण / Particulars	स्थायी ठेगाना / Permanent Address	अस्थायी ठेगाना/ Temporary Address	ठेगाना (परिचयपत्र अनुरूप) / Address (As of ID card)
घर नं. / House No.			
गल्ली / Street			
नगरपालिका / Municipality			
वडा नं. / Ward No.			
जिल्ला / District			
अञ्चल / Zone			
प्रदेश / Province			
आवासीय सम्पर्क / Residential Contact नम्बर No.			

फोन नं. (का)
Phone No.(Work): _____

मोबाइल नं.
Mobile No. :

इमेल
Email: _____

सामाजिक संजाल आइडी:
Social Network ID: _____

c. भाडामा बसोवास गर्नेको हकमा / If Residing In Rented House

घरधनिको नाम
Landlords' Name : _____

मोबाइल नं.
Mobile No. :

d. वासस्थानको नक्सा / Location Map of Residence



नजिकको प्रसिद्ध ठाउँ
Nearest Landmark : _____

हालको वासस्थान देखिको दुरी
Distance from my residence : _____

Signature (हस्ताक्षर) _____

४. आमदानी तथा कारोवारको विवरण / Income and Transaction details

- a. आमदानीको श्रोत Source of Income: व्यवसाय Business व्यवसायिक Professional तलब Salary सम्पति निसर्ग Sale of Assets विप्रेषण Remittance अन्य Others _____
- कर्मचारीको हकमा For Employees: सरकारी Govt Sector सार्वजनिक संस्थान Public Sector निजी क्षेत्र Private Sector अन्य Others _____
- व्यवसायको हकमा For Professionals: चिकित्सक Doctor इन्जिनियर Engineer चार्टर्ड एकाउन्टेन्ट Chartered Accountant वकिल Lawyer अन्य Others _____

b. आवेदक संलग्न रहेको पेशा / Occupational details of Applicant

संस्थाको नाम Name of the Organisation	ठेगाना Address	फोन नं. Phone no.	पेशाको प्रकृति Nature of Occupation	पद Designation	अनुमानित वार्षिक आमदानी Estimated Annual Income	कैफियत Remarks

विवरणको लागि ठाउँ नपुगेमा छुट्टै पृष्ठ संलग्न गर्नुहोला Please attach separate sheet as required.

- c. अनुमानित वार्षिक कारोवार Expected Annual Turnover: रु ५ लाख सम्म Upto Rs. 5 Lakhs रु ५ लाख - १० करोड सम्म Rs. 5 lakh - 10 Crores रु १० करोड माथि Above Rs. 10 Crores रकम रु. _____
- d. खुद सम्पत्ति Net Worth: रु २५ करोड सम्म Upto Rs. 250 Million रु २५ करोड माथि Above Rs. 250 Million रकम रु. _____
- e. खाता खोल्नुको उद्देश्य / Purpose of Account Opening: बचत Saving कर्जा कारोवार Loan Transaction तलब Salary विप्रेषण Remittance अन्य Others _____
- f. अनुमानित वार्षिक कारोवार संख्या Anticipated Number of Annual Transaction: ५० सम्म Upto 50 १०० सम्म Upto 100 ५०० सम्म Upto 500 ५०० माथि Above 500
- g. अनुमानित वार्षिक आमदानी रकम Anticipated Amount of Annual Income: रु १ लाख सम्म Upto Rs. 1 Lakhs रु १ लाख - ५ करोड सम्म Rs.1 lakh-50 Million रु ५ करोड माथि Above 50 Million

h. आवेदकको अन्य बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएमा / If applicant has Account with other Bank and Financial Institutions

खाता रहेको बैंक / वित्तीय संस्था Bank name / Financial Institutions	खाता नं. A/c Number	औषत मौज्जात Average Balance

i. खाताको विवरण सम्वन्धी निर्देशन / Statement Instruction:

- आफैले बुझ्ने Self Collect हुलाक बाट पठाउने By Post इमेल मार्फत By Mail _____ Signature:

५.

इच्छाइएको व्यक्तिको विवरण / Nominee Details: (एकल खाताको लागि मात्र / For Single Account Only)

मेरो मृत्यु भएमा वा म हराएको भएमा कानून बमोजिम मेरो खातामा भएको मौज्जात रकम प्रचलित कानून अनुसार उल्लेखित इच्छाएको व्यक्तिलाई भुक्तान गर्न मेरो मञ्जुरी छ ।
In the event of my death or missing, the following nominee shall be entitled to the balance in this account according to the laws of the land.

a. इच्छाइएको व्यक्तिको विवरण:

Nominee Details

नाम Name:	_____	सम्बन्ध Relationship	_____
जन्म मिति Date of Birth :	_____	परिचय पत्रको किसिम र नम्बर Type of ID Card and Number	_____
बुवाको नाम Father's Name:	_____	हजुरबुवाको नाम Grand Father's Name:	_____
आमाको नाम Mother's Name:	_____	स्थायी ठेगाना Permanent Address:	_____
अस्थायी ठेगाना Temporary Address:	_____	सम्पर्क नं Contact No.:	_____

b. इच्छाइएको व्यक्ति नाबालक भएमा / In case Nominee is a Minor

अभिभावकको नाम Name Of Guardian	नाबालकसंगको नाता Relationship	ठेगाना Address	सम्पर्क नं. Contact No.

आवेदकको हस्ताक्षर
Applicant's Signature

Note (नोट):

नजिकको परिवारको सदस्य बाहेकको हकवाला भएमा हकवालाको समेत ग्राहक पहिचान विवरण भर्नुपर्ने । Please fill KYC Form if nominee is not your immediate family member.
यदि खातावालाले इच्छाइएको व्यक्ति मनोनयन गर्न इच्छुक नभएमा निवेदकले इच्छाइएको विवरणको भाग काटौं दस्तखत गर्नु पर्नेछ ।
If account holder do not want to nominate a nominee, he/she must cancel and sign in the nomination section.

६.

व्यक्तिगत स्वघोषणा / Self Declaration:

a. के तपाईं राजनैतिक/ उच्च पदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिसँग सम्बन्धित हुनुहुन्छ ?
Are you a Politically Exposed Person (PEP) or associated with a PEP?हो / Yes होइन / No यदि हो भने, राजनैतिक/ उच्च पदस्थ व्यक्तिको नाम
If Yes, Please Specify the name of PEP: _____

सम्बन्ध

Relation With PEP: _____

के तपाईंको हिताधिकारी व्यक्ति छ ?
Do you have any Beneficial Owner (BO)?छ / Yes छैन / No

यदि छ भए फाराम भर्नुहोस् ।

If Yes, Please fill the KYC Form.

विगतमा कुनै अपराधमा दण्डित हुनु भएको छ ?

Are you convicted for any crime/adverse media news in past?

छ / Yes छैन / No

b. FATCA Related Declaration (Only for US citizen)

Are you a US Resident/Citizen/ Permanent Resident/Green Card Holder?

हो र Yes होइन / No

म मेरो खाता सम्बन्धी विवरण FATCA अनुसार प्रदान गर्न बैंकलाई अख्तियारी प्रदान गर्दछु ।

I authorize the bank to disclose my account/information to the United Status Internal Revenue Service as per Foreign Account Tax Compliance Act (FATCA) of United States of America .

c. मेरो ठेगाना, सम्पर्क नम्बर, पेशा, व्यवसाय तथा अन्य कुनै विवरण परिवर्तन भएमा यस बैंकलाई अवगत तथा अद्यावधिक गर्नेछु ।

I will update any changes in details of my contact address, contact numbers, occupation or any other such information as applicable.

d. यस निवेदनबाट खोल्ने बचत खाता बाहेक यस कामना सेवा विकास बैंकको कुनै पनि शाखामा मेरो नाममा बचत खाता खोलिएको छैन ।

यदि मेरो उहि प्रकृतिको खाता भेटिएमा, उक्त खाताहरू बन्द गरी रकम अर्को पुरानो संचालनमा रहेको खातामा जम्मा गरीदिन मेरो मञ्जुरी छ ।

Except saving account being opened on the basis of this application, I do not have saving account of same nature in any branch of Kamana Sewa Bikas Bank Ltd . If any other account of similar nature is found, I/we authorize the Bank to close the account/s and transfer the amount in the existing old account.

e. माथि उल्लेखित सम्पूर्ण विवरण सहि र दुरुस्त भएको म/हामी प्रमाणित गर्दछु/छौं । यदि अन्यथा ठहरिएमा कानून बमोजिम बेहोर्ने छु/छौं ।

I/We hereby declare that the information provided above is true and correct and if found otherwise, I/We shall bear the consequence thereof.

आवेदकको हस्ताक्षर
Signature of Applicant 1

आवेदकको हस्ताक्षर
Signature of Applicant 2

आवेदकको हस्ताक्षर
Signature of Applicant 3

७. अन्य सेवाहरू / Other Services:

- a. डेबिट कार्ड कार्ड मात्र ई-कमर्स सहितको कार्ड
Debit card Card Only Card with E-Commerce
- i. Instant Embossed ii. SCT VISA
- b. मोबाइल / इन्टरनेट बैंकिङ चाहिन्छ चाहिँदैन चाहिन्छ भने मोबाइल नं.
Mobile/Internet Banking Yes No If Yes, Mobile No.
- चाहिन्छ भने इमेल ठेगाना
If Yes, Email Address
- विदेशबाट मोबाइल बैंकिङ सुविधा प्रयोग गर्न चाहिन्छ चाहिँदैन
Use of Mobile Banking Facility from Abroad Yes No
- सुविधा जानकारी / अलर्ट कारोबार दुवै
Facility Inquiry/Alert Transaction Both
- c. कारोबार विवरणको अन्तराल मासिक त्र्यमासिक
Statement Frequency Monthly Quarterly
- d. स्वतः नवीकरण सुविधा ए.टि.एम. कार्ड मोबाइल / इन्टरनेट बैंकिङ
Facility of Auto Renewal ATM Card Mobile/Internet Banking

८. परिचय गराउनेको विवरण / Details of the introducer:

परिचय गराउनेको नाम / Name of Introducer: _____ खाता नं. / Account No.: _____
म आवेदक(हरू) सँग व्यक्तिगत रूपमा परिचित रहेको व्यहोरा अवगत गराउँदै निजको खाता तपाईंको बैंकमा खोल्दिनु हुन अनुरोध गर्दछु। साथै, यस बारेमा बैंकलाई अन्य जानकारी आवश्यक भएमा म सँग सम्पर्क गर्नु हुन अनुरोध गर्दछु।
I know the applicant(s) personally and recommend to open an account with the Bank. If the bank requires further information, please feel free to contact me.

दस्तखत र / वा छाप
Signature and / or Seal

९. हस्ताक्षर नमूना / Signature of Specimen

खाता संचालन / Account Operation: एकल / Single संयुक्त / Joint विशेष निर्देशन बमोजिम / As per special instruction

विशेष निर्देशन / Special Instruction:

हस्ताक्षर
Signature

Please put your photo here

नाम
Name _____

हस्ताक्षर
Signature

Please put your photo here

नाम
Name _____

हस्ताक्षर
Signature

Please put your photo here

नाम
Name _____

हस्ताक्षर
Signature

Please put your photo here

नाम
Name _____

क. खाता सञ्चालन सम्बन्धी नियम तथा शर्तहरू / Terms & Conditions Regarding Account Operation

१. खाता सञ्चालन प्रचलित नेपाल कानून, नियम, निर्देशन तथा बैंकिङ प्रचलन अन्तर्गत हुनेछ ।
The operation of the account will be in accordance with the prevailing Nepal's law, regulations and banking practices.
२. प्रत्येक खाताका लागि विशेष नम्बर छुट्याईएको छ । खाता सम्बन्धी सबै किसिमको लेखापढी र रकम जम्मा गर्दा वा फिक्का यो नम्बर उल्लेख गर्नु पर्नेछ ।
A distinctive number is allotted to each account which should be quoted in all correspondence relating to the account and while making deposits and withdrawals.
३. खातावालाले कामना सेवा विकास बैंक लि.(यस पछि "बैंक" भनी सम्बोधन गरिएको) द्वारा समय समयमा निर्धारण/परिमार्जन गरे अनुसारको न्युनतम मौज्जात राख्नुपर्नेछ र खातामा खाताको प्रकार अनुसार ब्याज प्रदान गरिने छ ।
The account holder should maintain the prescribed minimum balance as set by Kamana Sewa Bikas Bank Limited (hereinafter referred to as the "Bank") from time to time and Interest for account shall be accrued and liquidated as per prevailing terms of the account type.
४. खातावालाले बैंकले उपलब्ध गराएको चेक तथा बैंकले प्रदान गरेको तथा बैंकलाई स्वीकार्य अन्य माध्यम प्रयोग गरेर मात्र आफ्नो खाताबाट रकम फिक्का सक्नेछ ।
The account holder can only withdraw sums from account by means of cheque supplied or other means acceptable to the Bank from their account.
५. अशिक्षित व्यक्तिको खाता खोल्ने अधिकार बैंकलाई हुनेछ । यस्तो खाताबाट रकम फिक्का खातावाला स्वयंम बैंकमा नेपाल सरकार द्वारा प्रमाणित गरिएको सक्कल परिचय पत्रसँग उपस्थित भई बैंक अधिकारीको रोहवरमा चेकमा ल्याउने लगाउनु पर्नेछ ।
Account of illiterate person(s) shall be opened at the discretion of the Bank. Such account holder(s) shall be required to be present in person in Bank with Original Id card verified by Nepal Government to make withdrawals and shall have to affix his/her thumb impression on the cheques in the presence of the Bank officials.
६. नाबालक खातावालाको नाममा खाता खोल्ने फाराममा उल्लेखित संरक्षकले र उक्त नाबालक १८ वर्ष पुगेपछि स्वचालित रूपमा ब्लक हुनेछ र निजले लिखित रूपमा निर्देशन दिएमा अधिल्लो नाबालक खाता बन्द गरेर खाता खोल्ने फाराममा उल्लेखित निर्देशन अनुसार सामान्य खातामा परिवर्तन गर्नुपर्नेछ ।
In respect to the account opened in the name of minors, the Bank shall be entitled to act on the instruction received from the guardian name on the account opening form and such account shall be blocked automatically on the date from which minor turns into major and should be changed into normal account after receiving written application from minor by closing the previous minor account.
७. चेकमा बैंकलाई प्रदान गरिएको दस्तावेज नमूना अनुसारको हस्ताक्षर हुनुपर्नेछ र चेकमा कुनै फेरबदल भएको ठाँउमा सोही अनुसार हस्ताक्षर गरेको हुनुपर्नेछ ।
Cheques should be signed as per specimen signature supplied to the Bank and any alteration in the Cheque must be authenticated by the drawer's full signature.
८. खातावालाले खातामा रकम जम्मा भएको र फिक्काको अभिलेख दुरुस्त गर्न बैंकले उचित सावधानी अपनाउनेछ तर रकम फिक्काको/जम्मा गरेको अभिलेख गलत हुन गएमा खातावालाले पुर्व सूचना बिना बैंकले अभिलेख सच्चाई दुरुस्त गर्ने सक्नेछ । साथै खातावालाले बैंकलाई रकम बुझाउनु पर्ने भएमा बैंकले खातावालाले खाताबाट असुल उपर गर्न सक्नेछ । यी कार्यबाट हानी नोक्सानी प्रति बैंक जवाफदेही हुने छैन ।
The Bank shall take due care to see that credit and debit entries are correctly recorded in account. In case of error, the Bank shall be within its rights to make the correct adjusting entries without notice and recover any amount due from the account holder. The Bank shall not be held liable for any damage or loss due to such error.
९. बैंकले उपलब्ध गराएको चेक, डेबिट कार्डहरू जुनसुकै समयमा पनि सुरक्षापूर्वक राख्नु खातावालाले कर्तव्य हो । उल्लेखित साधनहरू हराए वा चोरी भएमा तुरुन्त बैंकलाई खबर गर्नु पर्ने छ । यस्तो जानकारी प्राप्त भए पछि बैंकले खबर गरिएका साधनबाट रकम फिक्का नपाउने/कार्ड ब्लक जनाई उपलब्ध गराएको जानकारी अभिलेख गर्ने छ तर जानकारी अभिलेख गराउनु पूर्व र जानकारी अभिलेख गराएको २ घण्टा सम्म हराएको वा चोरिएको साधन प्रयोग गरी भुक्तानी भएको रहेछ भने बैंक जवाफदेही हुनेछैन ।
Cheques/Debit Cards issued by the Bank is the responsibility of account holder to keep them in safe custody at all times. The account holder should immediately notify the Bank if such instruments are stolen or lost. The Bank shall register a written instruction from the account holder to stop payment on account of any instrument issued/block Card but, prior to the information instructed to the bank or in between 2 hours after receiving the information, the Bank shall not be liable for any loss caused to the account holder in the event of any payment made from the lost/stolen debit instrument.
१०. कानून बमोजिम एक वा कुनै सरकारी निकायबाट माग भएको अवस्थामा बाहेक ग्राहकको खाता सम्बन्धित सुचनाहरू गोप्य राखिने छ । ग्राहकको लिखित अनुरोधमा भने खाताको जानकारी तेश्रो पक्षलाई प्रदान गर्न सकिनेछ ।
Unless required by law or requested by any government body, information pertaining to customer account will be kept confidential. The customer may, however, can instruct the Bank to release such information to third parties in writing.
११. ग्राहकको खाताबाट बैंकले तोकेको अर्वाध सम्म कुनै कारोबार नभएमा त्यस्तो खातालाई निष्कृत खाताको रूपमा परिवर्तन गरिने छ । यस्तो निष्कृत खातालाई पुनः सक्रिय गराई खाता संचालन गर्नु परेमा खातावाला स्वयंम बैंकमा उपस्थित भई सो को लागि लिखित रूपमा बैंकलाई निवेदन दिनु पर्नेछ ।
If there is no transaction in the account for a prescribed period set by the Bank, the status of the account shall be changed into dormant. For the release of the dormancy of the account and to make the account operative, the account holder has to be self-present in the Bank and have to instruct the Bank in writing for the same.
१२. बैंकको काबु बाहिरको कुनै पनि घटना वा अवस्था, अवरोध, असमर्थता र दुरुसंचार एवं कम्प्युटर सेवा प्रणालीको समस्या उत्पन्न भई कुनै कारण ग्राहकलाई कुनै हानि नोक्सानी हुन गएमा त्यसको जिम्मेवारी वा उत्तरदायित्व बैंकको हुनेछैन ।
The Bank shall have no liability or responsibility for loss or damage incurred to the account holder(s) in the event of any failure, interruption or delay in performance of any instruction resulting from breakdown, failure or malfunction of any telecommunications or computer system or from any circumstances resulting from force majeure whatsoever not reasonably under the Bank's control.
१३. खातावालाले ठेगाना तथा अन्य आवश्यक विवरणहरू परिवर्तन भएमा सोका जानकारी यथाशीघ्र बैंकलाई उपलब्ध गराउनु पर्नेछ । हुलाक तथा अन्य सुचनाका माध्यमहरूबाट बैंकले प्रेषित गरेका सबै सुचनाहरू कुनै कारणवश खातावाला सम्म नपुगेको खण्डमा जुन मितिमा पठाइएको हो सोही मितिमा म/हामीले प्राप्त गरेको मानिने छ र सो अवस्थामा बैंक जवाफदेही हुने छैन ।
Any change in the address or other information of the account holder should be immediately communicated to the Bank. For non-delivery of letter sent through Post-Office or other means of communication by the Bank to the account holder, it shall be understood as the letter has been received by account holder on the same day from which the letter was issued and in such situations, the Bank shall not be found responsible.
१४. बैंकले चेक, विनिमयपत्र, प्रतिज्ञापत्र, विशेष निर्देशन, प्रत्यक्ष डेबिट, ड्राफ्ट, टेलिग्राफिक स्थानान्तरण, विदेशी मुद्राको खरिद/विक्री तथा कुनै पनि अन्य निर्देशनको लागि बैंकले खाता डेबिट गरी वा बैंकको पूर्ण स्वविवेकमा अन्य तरीकाबाट खाता डेबिट गरी भुक्तानी गर्न सक्नेछ । यसरी भुक्तानी गर्दा कुनै लिनुपर्ने भए असुल उपर गरी लिन सक्नेछ ।
The Bank shall make payment of Cheque, bill of exchange, promissory notes, standing orders, direct debits, issue of drafts, mail and telegraphic transfers, purchase or sale of foreign currency and any other instructions by debiting the account(s) whether in credit or otherwise at its sole discretion. In such circumstances, the Bank shall recover any receivables, if any.
१५. बैंकले समय समयमा निर्धारण/परिमार्जन गरेअनुसारको शुल्क खातामा लागु गर्न सक्नेछ । कुनै पनि शुल्क, खर्च, कमिशन, मार्जिन, जर्जिवाना एवं सरकारी निकायलाई बुझाउनुपर्ने कर भुक्तानीका लागि विना सूचना खाता डेबिट गरी असुल उपर गर्न बैंकलाई सदैब अख्तियारी प्राप्त हुनेछ । गलत अभिलेख भएको अवस्थामा पूर्व सूचना विना गलत सच्याउने अभिलेख गर्ने अधिकार बैंकलाई हुनेछ ।
The account(s) shall be subject to the applicable charges as per the Bank's schedule of charges as revised from time to time. The Bank shall always be entitled without notice to recover by debiting account for any charges, expenses, fees, commission, mark-up, penalties, withholding taxes levied by government department of authorities. The Bank is also entitled to reverse entries made in error without prior notice.
१६. बैंकलाई पूर्व सूचना दिएर खाता बन्द गर्न सकिन्छ । बैंक आफैले वा कुनै अड्डा अदालतका आदेश बमोजिम वा अन्य कुनै अवस्थामा खातावालालाई पूर्वसूचना नगरीकन पनि खाता बन्द गर्न, रोक्का राख्न वा कारोबार निलम्बन गर्न सकिनेछ ।
Account may be closed by giving prior notice to the Bank. The Bank may however either at its own discretion or, at the instruction of any court of administrative order, or otherwise close, freeze or suspend dealing in any of the account without prior notice to the account holder.
१७. खाता बन्द गर्न परेमा उपलब्ध गराएको मध्ये बाँकी चेकहरू/डेबिट कार्ड संलग्न गरी लिखित रूपमा अनुरोध गर्नुपर्नेछ ।
Written request along with the unused cheque book/Debit Card provided by the Bank in relation to the account has to be submitted to close the account.
१८. खातावालाले खातामा रहेका रकम खातावालाले बैंकप्रतिको हाल र भविष्यका दायित्वका लागि सुरक्षण मानिनेछ र यस्ता दायित्वहरूका पालना खातावालाले नगरेमा खातावालालाई सूचना नदिएकनै खातामा रहेका रकमबाट यस्ता दायित्वहरूको पूर्ति गरिनेछ ।
The funds in the account would be considered as security for all the obligations in present or future of the account holder to the Bank and in the event of dishonor of such obligations the Bank is entitled to utilize such funds against the obligations of the account holder to the Bank without notice to the account holder.

आवेदकको हस्ताक्षर
Signature of Applicant 1

आवेदकको हस्ताक्षर
Signature of Applicant 2

आवेदकको हस्ताक्षर
Signature of Applicant 3

१९. खातावालाले अन्यथा अनुरोध गरेमा वा समय समयमा बैंकले तोकेकोमा बाहेक खाताको कारोबारको विवरण खातावालालाई त्रैमासिक रुपमा उपलब्ध गराउने छ। खातावालाको अधिकार प्राप्त गरेको व्यक्तिलाई खातावालाको स्वीकृती लिएर मात्र कारोबार विवरण प्रदान गरिने छ। खाताको विवरण एउटा भन्दा बढी आवश्यक परेमा बैंकले समय समयमा तोकेको शुल्क लिई उपलब्ध गराउने छ। यस्तो विवरण उपलब्ध गराएको १५ दिन भित्र खातावालाको लिखित रुपमा अन्यथा नजनाएमा विवरण सहि भएको मानिनेछ।

Statements of accounts shall be provided on a quarterly basis unless otherwise advised or in such frequency as the bank may determine from time to time. Statement to the authorized person of account holder shall be provided only after obtaining authority from the authorized signatory/ies along with the Identification document of the authorized person. A fee according to the bank's prevailing schedule of charges shall be levied for each duplicate statement. Periodic statement of accounts shall be considered correct unless the bank receives from account holder to the contrary within fifteen (15) days after dispatch thereof.

२०. दुई वा दुई भन्दा बढी व्यक्तिहरूको नाममा सञ्चालित संयुक्त खाताको हकमा खाता सञ्चालकहरू बीच कुनै लिखित सम्झौता भई बैंक समक्ष पहिले नै पेश भए सोहि बमोजिम हुने गरि मृतक खातावालाको हिस्साको रकम हस्तान्तरण गरिने छ। यदी त्यस्तो अवस्था नभएमा वा स्पष्ट प्रावधान नभएको खण्डमा खाता सञ्चालकहरू मध्य जिवित खातावाला तथा मृतकका इच्छाएका व्यक्ति वा मृतकका इच्छाएका व्यक्ति नभएको खण्डमा कानुनी बमोजिमका हकवालाहरूलाई खाताको रकम हस्तान्तरण गरिने छ। कथम कदाचित खाता सञ्चालकहरू सबैको मृत्यु भएको खण्डमा खातावालाहरू बीच अन्य सम्झौता भएअकोमा बाहेक मृत खातावालाहरू बीच सम्झौता भएकोमा बाहेक मृत खातावालाको इच्छाएका व्यक्तिहरू र इच्छाएका व्यक्ति नरहेको खण्डमा कानुन बमोजिम नजिकका हकवालाहरूमा बराबरी रुपमा बाँडफाँड गरी हस्तान्तरण गरिने छ।

In case of joint account operated in the name of two or more persons if written contract has already been made between the account operators and submitted to the Bank therefore, accordingly will be transferred/paid. In case of no such agreement there on or no clear provision on the submitted agreement, the amount due in account shall be handover to the survivor amongst the account operators and nominee as appointed by the deceased account holder or legal heir(s) of deceased account holder (in case no nominee appointed). In case of any dispute, I/we authorize the Bank to act as per prevailing law. In absence of contract between the account operators and nominee of account holders to the contract in case of death of all the account operators proceed shall be distributed proportionately to the nearest legal heir(s) of the account operators.

२१. कुनै कारणवश खाता overdrawn भई यस बैंकले असुलउपर गर्नुपर्ने देखिएमा बैंकलाई सो रकम तथा त्यसमा लामे ब्याजसमेत तिर्ने बुझाउने छु/छौं र सो रकम असुलउपर गर्न बैंकलाई सदैव अख्तियारी प्राप्त हुनेछ।
In the event of account overdrawn for whatever reason the Bank has right to collect amount including interest/penal, if any.

२२. कुनै पूर्वसूचना बिना नै माथि उल्लेखित कुनै पनि वा सम्पूर्ण शर्तहरू समयमा परिवर्तन गर्न सक्ने अधिकार बैंक सँग रहेको छ र यसरी परिवर्तन गरिएका शर्तहरू यसै कागजातको अभिन्न अंग मानिनेछ।

The Bank reserves the right to change any/all the terms and conditions specified above from time to time without prior notice and such changes shall be considered as part of this document.

ख. इ-बैंकिङ (मोबाइल/इन्टरनेट बैंकिङ/डेबिट कार्ड) सेवा संचालन सम्बन्धि नियम तथा शर्तहरू For Operating E-Banking Service (Mobile/Internet Banking/Debit Card)

२३. इ-बैंकिङ सेवा केवल व्यक्तिगत प्रयोजनको लागि मात्र हो। यो हस्तान्तरण गरिने छैन। यसको प्रयोग बैंकले तोकेको प्रयोजनको लागि मात्र गरिने छ। यो सेवा उपभोग गर्नको लागि ग्राहकले बैंकको कुनै एक शाखामा खाता संचालन गरेको हुनुपर्नेछ।

E-Banking service is exclusively for the use by the Customer authorized to do so by the bank. It is not transferable. It should not be used for any purposes other than the transactions designated by the bank.

२४. ग्राहकले बैंकबाट बैंकिङ कारोबारका लागि दिइएका डेबिट कार्ड, सुरक्षित गोप्य नाम, पासवर्ड, पिन आदि जानकारीहरूको गोपनीयता कायम गर्नेछ र यी जानकारीहरू कुनैपनि अवस्थामा, कसैलाई, कहिलेपनि दिने छैन।

The customer should keep the Debit Card/User ID/Password/Personal Identification Number (PIN) provided by the bank strictly confidential and undertake not to reveal the code/ID number to any person at any time under any circumstances.

२५. मैले यसै फारममा उल्लेख गरेका मोबाइल नम्बर र इमेल ठेगाना मेरो आफ्नै स्वामित्वमा रहेका छन्। उल्लेखित मोबाइल नम्बर र इमेल ठेगानामा बैंकले इन्टरनेट बैंकिङको लगइन पासवर्ड तथा कारोबारको लागि पटक पासवर्ड (OTP) पठाउने ब्यहोरा मेरो जानकारीमा छ र सो को लागि मेरो अनुमती समेत छ। मोबाइल वा इमेलको पासवर्ड चोरी भएको, हराएको वा अन्य कुनै लापरवाही मुलक कामकारवाहीका कारण उल्लेखित मोबाइल नम्बर र इमेल ठेगानामा पठाइएको लगइन पासवर्ड तथा पटक पासवर्ड (OTP) को दुरुपयोगबाट भविष्यमा हुनसक्ने कुनै पनि कारोबारको लागि बैंकलाई दोषी मान्ने छैन।

I hereby declare that the mobile number and email address provided to the bank is my own and authorize the bank to send passwords/one time passwords in the same mobile number and email address. I am fully aware that Bank sends passwords/one time passwords through registered mobile numbers and email address and bank shall not be held liable for any unauthorized transactions in case of loss/theft of mobile or email address.

२६. यदि आफ्ना डेबिट कार्ड, गोप्य पासवर्ड, नम्बर, पिन हराएको अथवा सोको जानकारीहरू कतै कोही असम्बन्धित व्यक्तिको जानकारीमा आएको थाहा भएमा तुरुन्त बैंकलाई जानकारी गराई रद्द गराउनपर्नेछ र PIN परिवर्तन गर्नुपर्नेछ।

The customer should keep the Bank informed immediately upon becoming aware that the Debit Card/User ID / Password / PIN is lost or has fallen into the hands or notice of any unauthorized person and the customer should request the bank to block/cancel the PIN/password and change it.

२७. इ-बैंकिङ प्रणालीबाट गरिएका सम्पूर्ण कारोबारहरूको जिम्मेवारी ग्राहक स्वयंको हुनेछ।

The customer accept full responsibility for all transactions processed from the use of E-banking service provided by the Bank.

२८. ग्राहकको जानकारीमा वा जानकारी बिना नै, ग्राहकलाई उपलब्ध पिन, पासवर्ड आदिको प्रयोगबाट गरिएको सम्पूर्ण कारोबार आदेशलाई कार्यान्वयन गर्ने हक बैंकसंग सुरक्षित रहेको हुनेछ।

The bank has the authority to debit the account designated by the customer with the amount of any Withdrawal / Transfer / Payment made by the use of E-banking service with the use of the User ID/Password/Personal Identification Number (PIN), with or without the knowledge of the customer.

२९. इ-बैंकिङ प्रणाली मार्फत दिइएका आदेशहरू प्रत्यक्ष रुपमा ग्राहकबाट नआएको शंका लागेमा बैंकले यस्ता आदेशहरूलाई अस्विकार गर्ने हक आफुसंग सुरक्षित राखेको हुनेछ।

The Bank is not bound to carry out the instructions given through E-Banking service, if the Bank at its sole discretion believes that such instruction is not emanated from the customer.

३०. ग्राहकले खातामा पर्याप्त रकमको अभाव हुनुगरी कुनैपनि आदेश इ-बैंकिङ प्रणाली मार्फत बैंकलाई दिने छैन। यस्ता आदेश बैंकले पाउँदाखेरि खातामा पर्याप्त रकमको अभाव भएमा यी आदेशको पालना गर्ने बैंक बाध्य हुने छैन।

At no time should the customer use or attempt to use the E-Banking Service to executive transfer of funds, unless sufficient funds are available in the account. The Bank is under no obligation to honor any payment instructions unless there are sufficient funds in designated account(s) at the time of receiving such payment instructions.

३१. इ-बैंकिङ प्रणालीको प्रयोग सधैं बैंकको प्रचलित नियम र विनियमहरूको अधिनमा रहनेछ। The use of E-Banking service shall be subject to the Bank's prevailing rules and regulations.

३२. यो निवेदनमा बैंकको स्वीकृति आवश्यक पर्नेछ। बैंकसंग कुनै कारण नखुलाइकनै आफ्नो स्वविवेकमा यो निवेदनको कुनै भाग वा सम्पूर्ण निवेदन अस्वीकृत गर्ने अधिकार रहनेछ।

The request or application of the customer for the E-banking service shall be subject to the approval of the Bank. The Bank shall be entitled at its sole discretion to reject this application or any part thereof, without furnishing any reasons.

३३. नगद भित्रने र खरिद सहितको दैनिक/मासिक कारोवार सीमा निर्धारण गर्ने र बैंकको आफ्नो Automated Teller Machine (एटिएम) बाट प्रदान गरिने नोटको निर्धारण गर्ने अख्तियार बैंकमा निहित रहने छ।

The Bank reserves the rights to limit daily/monthly transaction including cash withdrawal and purchase by the customer and decide on denomination that would be dispensed from the Bank's own Automated Teller Machine (ATM).

३४. ग्राहकलाई सूचित गरी वा नगरिकन, इ-बैंकिङ सुविधालाई नविकरण गर्ने, रद्द गर्ने वा फिर्ता लिने अधिकार बैंकलाई रहनेछ।

The bank shall have the full discretion to cancel, withdraw or renew the E-Banking service provided to the customer with or without prior notice or any reasons given to the customer.

३५. इ-बैंकिङ सुविधा प्रयोग गरी भएका कारोवारको जाँच गर्ने दायित्व ग्राहकको हुनेछ र कारोवार सम्बन्धी कुनै विवाद बैंकलाई कारोवार भएको ३० दिन भित्र चार्जब्याकको प्रक्रिया थाल्नको लागि सूचित गर्नुपर्नेछ।

It is customer's responsibility to check the statement for transactions performed through E-Banking and any dispute related with transaction must be notified to the Bank within 30 days of transaction for processing chargeback.

३६. तल उल्लिखित अवस्थामा बैंकले तत्काल सेवा स्वतः अन्य भएको मानी प्रयोगकर्ता माथि प्रतिबन्ध लगाउन सक्नेछ। The services shall be deemed to be cease and the Bank shall be entitled to the immediate restriction on the User in the event of:

तोकिएको खाता बन्द गरिएमा (Closure of Designated) Account(s), प्रयोगकर्ताको निधन भएमा (Death of User), तोकिएको खाता सञ्चालन गर्न प्रयोगकर्ताको अख्तियारी समाप्त भएमा (The User(s) authority to operate the Designated Account is terminated.), प्रयोगकर्ता बैंकको ग्राहक नरहेमा (The User(s) ceases to be a Customer of the Bank.), ग्राहक वा प्रयोगकर्ता कालोसूचीमा परेमा र/वा कर्जा वा अन्य दायित्व तिर्ने बुझाउन नसकेमा (Customer/User is black listed and/or default on a loan or other similar obligation.), समय समयमा तोकिए बमोजिम ग्राहक वा प्रयोगकर्ताले न्यूनतम मौज्जात कायम राख्न नसकेमा (Customer/User fails to maintain the minimum balance as stipulated from time to time.), ग्राहकले सुविधा बन्द गर्ने अनुरोध गरेमा (The Customer requests to stop the use of provided facilities), ग्राहक वा प्रयोगकर्ता ह्याकिङ, फिशिङ तथा अन्य साइबरजन्ज अपराधमा संलग्न भएको भेटिएमा वा सोको शंका लागेमा (Customer/User is suspected/found to be involved in hacking, phishing or any other cybercrime.)

३७. इ-बैंकिङ सुविधाको म्यादको अन्तिम मिति सकिन एक महिना भित्र ग्राहकले इ-बैंकिङ सुविधा खारेज गर्न/नविकरण नगर्ने निर्देशन दिनु पर्नेछ।

The Customer shall provide written instruction to the bank for cancellation/non-renewal of the E-banking service within one month prior to the expiry date.

३८. खाता सञ्चालकले आफ्नो स्वार्थ वा विभिन्न सेवा प्रदायकहरू जस्तै NTC/Cell बाट मोबाइल नम्बर परिवर्तनको लागि बैंकलाई सूचित गर्नुपर्नेछ। यस कारणबाट ग्राहकलाई कुनै किसिमको हानि नोक्सानी भएमा बैंक जिम्मेवार हुने छैन।

Account operator should inform to the Bank for the alteration in mobile number by their self-interest or from various service provider like NTC/Cell. If there is any kind of loss or damage to the customer due to the reason, the Bank shall not be responsible.

आवेदकको हस्ताक्षर
Signature of Applicant 1

आवेदकको हस्ताक्षर
Signature of Applicant 2

आवेदकको हस्ताक्षर
Signature of Applicant 3

३९. बैंकले प्रदान गरिरहेको सेवाको सम्बन्धमा, सेवाको प्रयोग गर्दा सुरक्षित र जोखिम रहित काम गर्न तथा ग्राहकको निर्देशन बमोजिम कुनै कार्य गर्दा वा नगर्दा वा काम गर्न अस्वीकार गर्दाको परिणामस्वरूप बैंकबाट वा बैंकको विरुद्धमा भएका सबै कारवाहीहरू, दावीहरू, सुनुवाइहरू, हानी नोक्सानी, खर्च, शुल्क तथा लागत वा जेसुकै भएपनि बैंकले तिनै व्यहोर्न वा केहि समय राख्नुपर्ने लगायतका समस्या बेहोर्नुपर्ने अवस्था सृजना भएमा सोको सोधभर्ना गर्न ग्राहक मञ्जुर गर्दछ।
In consideration of the Bank providing the services, the customer agrees to indemnify and keep safe, harmless and indemnify the Bank from and against all actions, claims, demands, proceedings, loss, damages, costs, charges and expenses whatsoever the Bank may incur, sustain, suffer or be put to at any time as a consequence of acting on or omitting or refusing to act on any instructions given by use of the services.
४०. यो सेवाको अवधि एक वर्षको लागि हुनेछ। ग्राहकलाई प्रदान गरिएको सुविधा एक वर्ष पछि स्वतः नविकरण हुनेछ। यदि ग्राहकले सुविधा लिन नचाहेको खण्डमा बैंकलाई सेवा अवधि समाप्त हुनु भन्दा एक महिना अगावै लिखित रूपमा जानकारी गराउनु पर्नेछ।
Validity of the service shall be of 1 year. The provided service shall be renewed automatically until and unless the customer provides written application for termination atleast 1 month prior to the expiry of services.

ग. घोषणा, सहमति तथा सञ्चालन निर्देशन / Declaration, Consent & Operating Instructions

१. मैले/हामीले यस फारमको प्रत्येक पृष्ठ एवं सोमा संलग्न कागजातहरूमा उल्लेखित खाता सञ्चालन सम्बन्धी नियम तथा शर्तहरू पढे/पढ्यौं र यिनैहरूको पालना गर्न मेरो/हाम्रो मञ्जुरी छ/छौं।
I/We have read and understood the rules, terms and conditions specified in all the pages of this document and its attachment for conducting the account and other services contained in this form and agree to abide by such rules, terms and conditions.
२. यस/पुरक फारममा उल्लेखित विवरण र बैंकमा बुझाइएका कागजातहरू ठिक तथा सँचो छन्। भुटो ठहरीएमा कानुन बमोजिम सजाय मञ्जुर छ। बैंकद्वारा बैंकका सेवा सुविधाको लागि अधिकार प्रत्यायोजन गरेर तिम्रो पक्ष वा कानुनी रूपमा जानकारी लिन पाउने संस्था वा व्यक्तिलाई दिन सक्नेछ। बैंकले यस फारममा दिइएको विवरण अनुसार मलाई सम्पर्क वा पत्राचार गर्न सक्नेछ र त्यसमा कुनै किसिमको समस्या सृजना भएमा बैंक जवाफदेही हुने छैन। दिइएका विवरण कुनै किसिमको परिवर्तन भएमा बैंकलाई तत्काल खबर गर्ने छु र खबर नदिएको वा दिनमा ढिलाई भएको कारणले भविष्यमा कुनै किसिमको अवस्था सृजना भएमा त्यसको लागि बैंक जिम्मेवार हुने छैन।
I/We hereby declare that all the information contained in this/supplementary form(s) and documents supplied herewith are true and correct in all respect. If found otherwise, I/we will be fully responsible as per the prevailing law. The Bank is authorized to share my information to the parties authorized by the Bank for various Banking services or to any entity allowed to collect such information lawfully. The Bank is allowed to contact me/us on above given details by any means of communication and the Bank will not be responsible for any consequences thereon. I/We hereby agree to notify the Bank in case of any changes in the details provided. The Bank will not be held responsible for any consequences arising in future in case I/we failed or delayed to inform the change in the details provided.
३. म/हामी यो घोषणा गर्दछु/छौं कि ई-बैंकिङ सेवाका लागि माथि उल्लेखित मोबाइल नम्बर तथा ईमेल मेरो/हाम्रो व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुनेछ तथा इन्टरनेट बैंकिङ सेवाका लागि यस बैंकद्वारा प्रदान गरिने login ID तथा Passwords उल्लेखित मोबाइल नम्बर तथा ईमेल ठेगानामा प्राप्त गर्न मेरो/हाम्रो मञ्जुरी छ। साथै ई-बैंकिङ सेवा उपभोग गरेवापत बैंकले समय समयमा निर्धारण गरे बमोजिमको सेवा शुल्क मेरो/हाम्रो नाममा रहेको माथि उल्लेखित खाताबाट असुल गर्नहुन मेरो/हाम्रो मञ्जुरी छ।
In consideration of the Bank providing me/us with the E-Banking service I/We selected, I/We declare that above mentioned mobile number and email ID are for my/our exclusive use only. I/We agree to receive login ID and passwords in my/our afore-mentioned mobile number and email ID respectively. I/We irrevocably authorize the Bank to debit my/our afore-mentioned account for utilization of the service and/or charges/fees incurred for E-Banking service as determined by the bank from time to time.
४. म/हामी खाता सञ्चालनका क्रममा सम्पत्ती शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, कानून, निर्देशन, अख्तियार प्राप्त निकायको आदेश वा सुचनाद्वारा प्रतिबन्धित वा उल्लंघन गर्ने छैन/छौं। म/हामी खाता सञ्चालनका क्रममा बैंकबाट समय समयमा माग हुने सुचना तथा विवरण बैंकलाई चित्तबुझ्दो सत्यतथ्य विवरण उपलब्ध गर्ने छु/छौं। मैले/हामीले पेश गरेका सुचना / विवरण माथि बैंकलाई शंका लाग्ने भई चित्त नबुझेमा खाता सञ्चालनमा खाता सञ्चालनमा रोक लगाई नियमनकारी जानकारी गराउन सक्ने छ र त्यसबाट उत्पन्न जस्तो सुकै परिणाम भोग्न म/हामी पूर्ण रूपमा मञ्जुर गर्दछु/छौं।
I/we hereby declare that the transaction conducted in the account does not involve and is not designated for the purpose of any contravention or evasion of the provision of the AML*act or of any rule, regulation, notification, direction or order made thereunder. I/We also hereby agree and undertake to provide all supporting information/document to the Bank in regards to the account activity, before the Bank undertakes the transaction(s) and/or as may be required from time to time as will reasonably satisfy the Bank about the transaction(s) in terms of my/our declaration. I/we also understand that if I/we refuse to comply with any such requirement or make unsatisfactory compliance therewith, the Bank may refuse to undertake the transaction and shall if the Bank has reason to believe that any contravention/evasion is contemplated by me/us, report the matter to the regulatory/enforcement authority. I/we will be fully responsible for the consequences (if any) thereon.

ल्याप्चे सहि/छाप Thumb Print

Thumb Print	Thumb Print
(R) दायाँ	(L) बायाँ

Thumb Print	Thumb Print
(R) दायाँ	(L) बायाँ

Thumb Print	Thumb Print
(R) दायाँ	(L) बायाँ

आवेदको हस्ताक्षर
Signature of Applicant 1 _____

आवेदको हस्ताक्षर
Signature of Applicant 2 _____

आवेदको हस्ताक्षर
Signature of Applicant 3 _____

नाम
Name _____

नाम
Name _____

नाम
Name _____

बैंक प्रयोजनको लागिमात्र / For Bank use only

1. Checked with Bank's Customer List
2. Checked PEP/Sanction List
3. ID Copies Verified with Originals
4. Documents Completed
5. Risk Category: Low Medium High
If High, approval obtained from _____
 Approval Attached
6. Account Opened Date _____
7. Signature Scanned by: _____
Designation: _____
Date:

D	D	M	M	Y	Y	Y	Y
---	---	---	---	---	---	---	---

 Signature Verified by: _____
Designation: _____
Date:

D	D	M	M	Y	Y	Y	Y
---	---	---	---	---	---	---	---
8. Remarks, if any _____

Account Opened by:

Name:

Designation:

Date:

Checked by:

Name:

Designation:

Date:

Approved by:

Name:

Designation:

Date: